

सूचना !



सूचना !!!

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८/०८/१० गते प्रकाशित विज्ञापन अनुसार विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुने उम्मेदवारहरूको लोक सेवा आयोगद्वारा निम्न तालिका बमोजिम लिखित परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण उम्मेदवारहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

साथै लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना लोक सेवा आयोगबाट प्राप्त भए पश्चात् नेपाल प्रहरीको वेभसाईट www.nepalpolice.gov.np मा पछि प्रकाशन गरिने व्यहोरा समेत जानकारीको लागि सूचित गरिन्छ ।

निम्न:-



लोक सेवा आयोग
सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा
परीक्षा संचालन शाखा



प्रहरी जवान पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना

निकाय:	श्री नेपाल प्रहरी	विज्ञापन प्रकाशित मिति:	२०७८/०८/१०	लि.प. कार्यक्रम प्रकाशित मिति:	२०७८/१२/०२
नेपाल प्रहरीको पूर्व प्रकाशित विज्ञापन अनुसार प्रहरी जवान (जनपद) पदको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम देहाय बमोजिम सञ्चालन हुने गरि तय गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । कोभिड-१९ संक्रमण भएका उम्मेदवारहरुको लागि विशेष परीक्षा केन्द्र रहने हुँदा परीक्षा शुरु हुनभन्दा कम्तीमा ३ (तीन) घण्टा अगावै नेपाल प्रहरीमा अनिवार्य रुपमा जानकारी दिनु पर्नेछ ।					
क्र.सं.	विज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय	परीक्षा केन्द्र
१	४३ (०७८/७९)	खुला तथा समावेशी	प्रहरी जवान (जनपद)	२०७९ वैशाख १० गते विहानको ८:०० बजे (२ घण्टा)	परीक्षा सञ्चालन गर्ने आयोगको कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ ।

लिखित परीक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगका कार्यालयहरु


सि.नं.	शारीरिक तन्दुरुस्ती परीक्षा सञ्चालन गर्ने कार्यालय	परीक्षा संचालन गर्ने कार्यालय
१	१ नं. प्रदेश, प्रहरी तालिम केन्द्र, विराटनगर, मोरङ, ९८५२०९०१८०	धनकुटा कार्यालय
२	मधेश प्रदेश, प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय: राजविराज, सप्तरी), ९८५४०९०६००	जलेश्वर कार्यालय
३	बागमती प्रदेश, प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुली, ९८५४०४१७८९	हेटौंडा कार्यालय
४	महानगरीय प्रहरी शिक्षालय, महाराजगञ्ज, काठमाडौं	काठमाडौं कार्यालय
५	गण्डकी प्रदेश, प्रहरी तालिम केन्द्र, पोखरा, ९८५६०६८१२१	पोखरा कार्यालय
६	लुम्बिनी प्रदेश, प्रहरी तालिम केन्द्र, बुटवल, रुपन्देही, ९८५७०९०४४४	बुटवल कार्यालय
७	कर्णाली प्रदेश, प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल नेपालगञ्ज), ९८५८०९०११५	सुर्खेत कार्यालय
८	सुदूर पश्चिम प्रदेश, प्रहरी तालिम केन्द्र, दिपायल, डोटी, ९८५८४९००८४	दिपायल कार्यालय


द्रष्टव्यः

१. उम्मेदवारले उत्तरपुस्तिकामा **कालो मसी भएको डटपेन/कलम** मात्र प्रयोग गर्नुपर्नेछ ।
२. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारवालाई परीक्षामा सम्मिलित नगराइने हुँदा **प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै** परीक्षा भवनमा आइपुग्युपर्नेछ ।
३. परीक्षा भवनमा **मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिकस डिभाइस लैजान निषेध** गरिएको छ ।
४. परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि **आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम** स्थगित हुने छैन ।
५. वस्तुतः बहुउत्तरमा गलत उत्तर वापत **२०% अंका कट्टा** हुने छ ।
६. वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजी ठुलो अक्षर (Capital Letter) मा **A, B, C, D** लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
७. परीक्षामा सम्बन्धित निकायबाट जारी भएको **प्रवेश पत्र** संगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको **फोटो समेतको कुनै परिचयपत्र** अनिवार्य रूपमा लिई आउनु पर्नेछ ।
८. कोभिड - १९ संक्रमित उम्मेदवारहरुको लागि विशेष परीक्षा केन्द्रको व्यवस्था गरिने भएकोले त्यस्ता उम्मेदवारहरुले आफू संक्रमित भएको जानकारी नेपाल प्रहरीमा अग्रिम रूपमा गराउनु पर्नेछ ।

कोभिड - १९ संक्रमणको समयमा सुरक्षित रहन परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरु

१. परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवारले माक्स लगाई आफ्नो प्रयोजनको लागि **स्यानिटाइजर र खानेपानी** समेत लिई आउनु पर्नेछ ।
२. परीक्षार्थी परीक्षाको लागि तोकिएको समय भन्दा **एक घण्टा तीस मिनेट** अगावै परीक्षा केन्द्रमा आइपुग्यु पर्नेछ ।
३. परीक्षार्थीहरु परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नु पर्दा भिडभाड नगरिकन **२ (दुई) मिटरको दूरी कायम गरी** क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
४. परीक्षार्थीहरु समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
५. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ ।


राजु सत्याल
शाखा अधिकृत


प्रकाश गुरुड
उपसचिव